



ललितपुर उप-महानगरपालिका कार्यालय पुल्चोक, ललितपुर



करार सेवामा सामाजिक परिचालक पदपूर्ति गर्ने सूचना

(सूचना प्रकाशित मिति २०७१/७/२८)

यस ललितपुर उप-महानगरपालिकालाई स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको दोस्रो चरणको कार्यक्रमको लागि करार सेवामा सामाजिक परिचालक लिनु पर्ने भएकाले निम्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट ललितपुर उप-महानगरपालिका बाट प्राप्त हुने आवेदन फाराम भरी १५ दिन भित्र दरखास्त आव्हान गरिन्छ । दरखास्त कुन वार्डको लागि दिएको हो सो प्रष्ट उल्लेख हुनु पर्नेछ । आवेदन फाराम ललितपुर उप-महानगरपालिका, समाज कल्याण महाशाखा बाट प्राप्त गर्न वा www.lalitpur.org.np बाट समेत डाउनलोड गर्न सकिनेछ ।

पद: सामाजिक परिचालक

आवश्यक संख्या: हरेक वडामा एक जनाको दरले जम्मा २२ जना

न्यूनतम योग्यता: (क) सामाजिक परिचालकको न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण वा प्रवेशिका परीक्षा उत्तीर्ण गरी सिटिईभिटीबाट सम्बन्धन प्राप्त संस्थाहरुबाट सामाजिक परिचालन सम्बन्धी १२ महिने तालिम उत्तीर्ण गरेका विवाहित महिला वा एकल महिला वा अन्य महिला हुनु पर्नेछ । यसमध्ये आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछि परेका विवाहित महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।

(ख) २१ वर्ष उमेर पूरा भएको (ग) उम्मेदवार सम्बन्धित सम्बन्धित वडामा स्थायी वसोवास भएको हुनुपर्नेछ ।

(घ) सामाजिक परिचालन तथा सामुदायिक विकासका क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएको र

(ङ.) प्रचलित कानूनले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्नेछ ।

पेश गर्नुपर्ने कागजातहरू – नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि

सामाजिक परिचालकले गर्नु पर्ने कामहरू

- वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रको गठन, सञ्चालन र सहजीकरण गर्ने, सामुदायिक सहजीकरण गर्ने, बाल क्लव गठन परिचालन र तिनीहरूको क्षमता विकासका कामहरू गर्ने
- नागरिक अनुगमन र सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरूमा वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रलाई सहयोग गर्ने, अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाहरूसँग निकटतम समन्वय र सम्बन्ध विस्तार गर्ने, सामाजिक विकाससँग सम्बन्धित क्षेत्रमा वडा कार्यालयको काममा सहयोग गर्ने, नगर वडाको वस्तुस्थिति विवरण तयार गर्न सहयोग गर्ने, नागरिक अनुगमनका लागि वडा नागरिक मञ्च र नागरिक सचेतना केन्द्रको क्षमता अभिवृद्धि गर्ने,
- स्थानीय आवश्यकता तथा प्राथमिकताको पहिचान तथा योजना तर्जुमाका लागि सरोकारवालाहरूलाई आवश्यक सूचना तथा विवरणहरू उपलब्ध गराउने, स्थानीयस्तरमा योजना तर्जुमा गर्न, बालबालिकाको आवाज सुनिश्चित गर्न बाल भेला सञ्चालन गर्ने र बालबालिकाको आवश्यकताहरूलाई वडा नागरिक मञ्चमा छलफल गराई एकीकृत योजना तर्जुमा समितिमा पेश गर्ने,
- लैङ्गिक उत्तरदायी योजना तर्जुमा, कार्यान्वयन र अनुगमन गर्न सहयोग गर्ने, विपन्न समूहका घरधुरी नक्साङ्कन तथा अद्यावधिक गर्न, स्थानीय सेवाप्रदायकलाई तोकिएको ढाँचामा प्रतिवेदन पेश गर्ने, वातावरण मैत्री स्थानीय शासनका सूचकहरू कार्यान्वयन गर्न सहयोग गर्ने

परीक्षाको किसिम – लिखित तथा अन्तरवार्ता

परीक्षा दस्तुर – रु २००।-

पारिश्रमिक तथा सुबिधा – संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले तोके अनुसार हुनेछ ।

दरखास्त बुझाउने स्थान – ललितपुर उपमहानगरपालिकाको कार्यालय पुल्चोक, ललितपुर ।

नोट - दरखास्तको खाम बाहिर – "सामाजिक परिचालक" पदको दरखास्त लेख्न अनुरोध छ ।